

Psa

Chapter 146

Nepali Interlinear

Reference: Nepali ERV

1
יהוה: אֶת־נַפְשִׁי הַלְלֵהּ ה' הַלְלֵהּ
परमप्रभुलाई परमप्रभुको हे-मेरो-प्राण स्तुति-गर याह हालेखू-स्तुति-गरा
[H3068](#) [H0853](#) [H5315](#) [H3050](#)

परमप्रभुको प्रशंसा गरौं! मेरो प्राण, परमप्रभुको प्रशंसा गर!

2
בְּעֹרְי: לְאֵלֵהֵי אֲזַמְרָה בְּחַיֵּי יְהוָה אֲהַלְלֶנּוּ
म-बाँचुन्जेलसम्म मेरा-परमेश्वरलाई म-भजन-गाउनेछु मेरो-जीवनभरि परमप्रभुको म-स्तुति-गर्नेछु
[H5750](#) [H0430](#) [H2167](#) [H3068](#)

जीवनभरि नै म परमप्रभुको गुणगान गर्नेछु जीवनभरि नै म उहाँ प्रति प्रशंसाको गीत गाउने छु।

3
תְּשׁוּעָה: לוֹ שְׂאֵן וְאֶמֶן בְּבֶן־בְּנֵי־בָּיִם תְּבַטְחוּ אֶל־
उद्धार-छैन उसलाई जससँग मानिसमा मानवको-सन्तानमा राजकुमारहरूमा प्रभुहरूमा भरोसा-नगर्नुहोस्
[H8668](#) [H0369](#) [H0120](#) [H5081](#) [H0982](#) [H0408](#)

साथ पाउनलाई तिमीहरूको अगुवामाथि आश्रित नबन मानिसहरूलाई भरोसा नगर। किनभने मानिसहरूले तिमीलाई बचाउन सक्दैनन्।

4
עֲשָׂוֵנוּ: אֲבָרוּ הָהוּא בְּיָוִם לְאֶדְמוֹתָיו יֵשֵׁב רָחוֹק תִּצָּא
उसका-योजनाहरू नष्ट-हुन्छन् त्यसै त्यस-दिन उसको-माटोमा फर्कन्छ उसको-आत्मा निस्कन्छ
[H6250](#) [H0006](#) [H1931](#) [H3117](#) [H0127](#) [H7725](#) [H7307](#) [H3318](#)

मानिसहरू मर्दछन् र गाडिन्छन्! अनि तब, तिनीहरूका सबै योजनाहरू र सहयोगहरू जान्छन्।

5
אֵלֵהֵיוּ: יְהוָה עַל־שָׁבוֹר בְּעֹזְרוֹ יַעֲקֹב שְׂאֵל אֲשֶׁר־
उसको-परमेश्वरमा-छ परमप्रभु माथि जसको-आशा उसको-सहायक-हुनुहुन्छ याकूब जसको-परमेश्वर धन्य
[H0430](#) [H3068](#) [H7664](#) [H5828](#) [H3290](#) [H0410](#) [H0835](#)

तर मानिसहरूले जसले परमप्रभुको साथ माग्दछन् तिनीहरू सुखी छन्। ती मानिसहरू आफ्ना परमप्रभु परमेश्वरमा आश्रित छन्।

6
הַשָּׁמַר בָּם אֲשֶׁר־כָּל־וְאֶת־הַיָּם אֶת־וְאֶרֶץ שָׁמַיִם עָשָׂה
जसले-राख्नुहुन्छ त्यसमा जो-छन् सबै-थोक र-त्यसमा-भएका समुद्र समुद्रलाई र-पृथ्वी आकाश जसले-बनाउनुभयो
[H8104](#) [H3605](#) [H0853](#) [H3220](#) [H0853](#) [H0776](#) [H8064](#)

אֲמֵת לְעוֹלָם: אֲמֵת
सदासर्वदा सत्यता
[H5769](#) [H0571](#)

परमप्रभुले स्वर्ग अनि पृथ्वी बनाउनु भयो। परमप्रभुले समुद्र र त्यहाँ भएका प्रत्येक कुरा रचु भयो। परमप्रभुले तिनीहरूलाई सधैं रक्षा गर्नुहुन्छ।

7
מַתִּיר הַיְהוָה לְרַעֲבִים לֶחֶם נַתַּן לְעֹשְׂוִים לְעֵשְׂוִים וּמִשְׁפָּט עָשָׂה
मुक्त-पार्नुहुन्छ परमप्रभुले भोकाहरूलाई रोटी दिनुहुन्छ थिचोमिएकाहरूको-लागि न्याय जसले-गर्नुहुन्छ
[H3068](#) [H7457](#) [H3899](#) [H5414](#) [H6231](#) [H4941](#)

אֲסוּרִים: אֲסוּרִים
बन्दीहरूलाई
[H0631](#)

दबिएका मानिसहरूको निम्ति परमेश्वर न्याय गराउनु हुन्छ। परमप्रभुले भोकाहरूलाई भोजन दिनु भयो। कैदमा थुनिएकाहरूलाई स्वतन्त्र पार्नुभयो।

8
צַדִּיקִים: אֲהָב הַיְהוָה כְּפוֹפִים יִקַּף יְהוָה עֲנֻוִים פִּקְחֵם יְהוָה
धर्मीहरूलाई प्रेम-गर्नुहुन्छ परमप्रभुले निहुरिएकाहरूलाई उठाउनुहुन्छ परमप्रभुले अन्धाहरूका-आँखा खोल्नुहुन्छ परमप्रभुले
[H6662](#) [H0157](#) [H3068](#) [H3721](#) [H2210](#) [H3068](#) [H5787](#) [H6491](#) [H3068](#)

परमप्रभुले अन्धाहरूलाई फेरि देख्ने शक्ति दिनुभयो। परमप्रभुले ती मानिसहरूलाई साथ दिनुहुन्छ जो संकटमा परेका छन्। परमप्रभुले धर्मी मानिसहरूलाई प्रेम गर्नुहुन्छ।

יעִוֹת:	רְשָׁעִים	וְדָרָה	יעִוְדָר	וְאֶלְמָנָה	יְתוּם	גֵּרִים	אֶת־	שָׁמֵר	וַיהוָה	9
बिगार्नुहुन्छ	दुष्टहरूको	तर-मार्ग	सम्भार्नुहुन्छ	र-विधवालाई	टुहुरा	परदेशीहरू	परदेशीहरूलाई	रक्षा-गर्नुहुन्छ	परमप्रभुले	
H5791	H7563	H1870		H0490	H3490	H1616	H0853	H8104	H3068	

परमप्रभुले परदेशीहरूलाई हाम्रो देशमा रक्षा गर्नुहुन्छ। परमप्रभुले विधुवाहरू र टुहुरा-टुहुरीहरूलाई हेरचाह गर्नुहुन्छ तर परमप्रभुले दुष्ट मानिसहरूलाई नाश गर्नुहुन्छ।

יָהּ:	הַלֵּלֶיךָ	וְרָר	לְךָ	זִיּוֹן	אֱלֹהֵינוּ	לְעוֹלָם	וַיהוָה	יְמִלְךָ	10
याह	हालेलू-स्तुति-गरा	र-पुस्तामा	पुस्ता-पुस्तामा	हे-सियोन	तेरो-परमेश्वर	सदासर्वदा	परमप्रभुले	राज्य-गर्नुहुन्छ	
H3050		H1755	H1755	H6726	H0430	H5769	H3068		

परमप्रभुले सधैंको निम्ति राज्य गर्नुहुनेछ हे सियोन! तेरा परमेश्वरले सदा-सर्वदा राज्य गर्नुहुनेछ। परमप्रभुको प्रशंसा गरौं।